



नेपाल सरकार
अर्थ मन्त्रालय
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
त्रिपुरेश्वर, काठमाण्डौ

वैदेशिक रोजगार बचतपत्र – २०८७ (NPF05002087) निष्काशन सम्बन्धी सूचना

प्रकाशित मिति: २०८२/०७/२५

यस कार्यालयबाट देहायबमोजिमका विशेषता रहेको वैदेशिक रोजगार बचतपत्र – २०८७ (NPF05002087) निष्काशन गरिने भएकोले वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर-आवासीय नेपाली बाट बचतपत्र खरिदको लागि आवेदन आव्हान गरिएको छ।

१. विशेषताहरू

- क) बचतपत्रको नाम : वैदेशिक रोजगार बचतपत्र-२०८७ (NPF05002087) (५ वर्षे)
ख) निष्कासन हुने रकम : रु. ५०,००,००,०००।० (अक्षरेपी पचास करोड मात्र)
ग) वार्षिक ब्याजदर : ७.५ प्रतिशत
घ) ब्याज भुक्तानी : ६/६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी हुने। (आयकर लाग्ने)
ङ) खरिद गर्न पाउने सीमा : घटीमा रु. दश हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु. दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा।
च) लगानी (खरिद) कर्ता : यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर-आवासीय नेपालीले आफु वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्ने।
छ) दोस्रो बजार तथा धितो सम्बन्धी सुविधा : यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने र कार्यालयले प्रयोगमा ल्याएको **DOMS** र **Investor Portal** बाट दोस्रो बजार कारोबार गर्न सकिने।

२. बिक्री, निष्कासन र साँवा भुक्तानी

- क) बिक्री खुला हुने अवधि : २०८२ कार्तिक २५ गते बिहान १० देखि २०८२ मंसिर २५ गते अपरान्ह ४ बजेसम्म
(कुल निष्कासित रकम बराबर आवेदन प्राप्त भएपछि अन्तिम मिति अगावै बचतपत्रको बिक्री बन्द हुनेछ।)
ख) निष्काशन मिति : २०८२ मंसिर २८ गते (दिलोमा)
ग) साँवा भुक्तानी मिति : २०८७ मंसिर २८ गते

३. अन्य व्यवस्था

- क) आवेदन फारम भर्ने तथा बुझाउने प्रक्रिया: मिति २०८२ कार्तिक २५ गतेदेखि इच्छुक खरिदकर्ताले यो बचतपत्र खरिद गर्नको लागि यस कार्यालयको वेबसाइट www.pdmo.gov.np अन्तर्गत रहेको Investor Portal वा <https://investor.doms.gov.np> बाट अनलाइन आवेदन प्रक्रिया अनुसार बचतपत्रको आवेदन पेश गर्न सक्ने र पेश गरेको

आवेदन खरिदकर्ताको बजार निर्माताले रुजु गरी स्वीकृत गर्ने व्यवस्था गरिएको।

- ख) खण्डित अवधिको ब्याज: बजार निर्माताले आवेदकको खाता रुजु गरी आवेदन गरिएको रकम निष्कासन मितिसम्म रोक्का राख्नु पर्नेछ र निष्कासन मितिमा मात्र सम्बन्धित आवेदकको खाताबाट रकम खर्च गरिने भएकोले खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने छैन।
- ग) बचतपत्रको किसिम: स्टकको रूपमा जारी हुने।
- घ) आवेदन रकम भुक्तानी विधि: यो बचतपत्र निष्कासन हुने मितिमा बजार निर्माताबाट आवेदकको खातामा रोक्का रहेको रकम एकमुष्ट नेपाल सरकारको वित्तीय आम्दानी खातामा जम्मा गरिने।
- ङ) आवेदन साथ पेश गर्नुपर्ने कागजात:
१. कार्यरत मुलुकको प्रवेशाज्ञा (प्रवेशाज्ञा आवश्यक पर्ने मुलुकको लागि),
 २. खरिद गर्न चाहेको रकम बराबरको विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण र
 ३. आवेदन बराबरको रकम आफ्नो बैंक खाताबाट खर्च गर्न स्वीकृति दिएको अनुसूची-३ (कार्यालयको Website मा रहेको) बमोजिमको ढाँचामा अख्तियारी पत्र <https://investor.doms.gov.np> मा अनिवार्य रूपमा **Upload** गर्नुपर्ने,
 ४. परिवारको नाममा खरिद गर्न चाहेमा नाता खुल्ने कागजात।
(**Upload** गर्ने कागजात **PDF, JPG वा JPEG** को **Format** मा हुनुपर्ने र प्रत्येक कागजात **५ MB** भन्दा कम हुनुपर्ने।)
- च) आवेदन अस्वीकृत हुन सक्ने: रीतपूर्वक पेश नभएका वा आवश्यक कागजात पेस नगरेका आवेदनकर्ताको आवेदन अस्वीकृत हुन सक्ने।
- छ) बाँडफाँट सम्बन्धी व्यवस्था:
१. सूचनामा तोकिएको अवधिभित्र पहिलो निवेदकले पहिलो पाउने प्रक्रियाबाट बाँडफाँट गरिने।
 २. ऋणपत्र निष्कासन तथा सञ्चालन समितिको निर्णय बमोजिम बाँडफाँट तथा निष्कासन गरिने।
- ज) प्रमाणपत्र सम्बन्धी व्यवस्था: खरिदकर्ताको Investor Portal मा रहेको Dashboard मा Digital रूपमा उपलब्ध हुने।
- झ) अन्य व्यवस्था: यो बचतपत्र खरिद/बिक्री सम्बन्धी अन्य व्यवस्था सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९, सार्वजनिक ऋण व्यवस्थापन नियमावली, २०८० र ऋणपत्र निष्कासन तथा सञ्चालन समितिको निर्णय बमोजिम हुने।
- ञ) थप जानकारी: थप जानकारीका लागि यस कार्यालयको फोन नं. ०१-४५३८३५९ वा यस कार्यालयको ईमेल ठेगाना investorsupport@pdmo.gov.np मा सम्पर्क गर्न सकिने।